

# नयाँ कोरोनाभाइरस संक्रमणको सन्दर्भमा आपतकालीन घोषणा जारी गरिएको छ।

[तेस्रो पटक (१/१४~~~२/१७~~)]

~~३~~  
२/२८

कोरोनाभाइरस संक्रमण आइची प्रान्तमा छिटो फैलदैछ। जनवरी १३ मा जापान सरकारले आइची प्रान्तलगायत सात प्रान्तहरूमा आपतकालिन अवस्था जारी गर्‍यो। यो घोषणा सबैको जिबन जोखिम भयमा गरिने घोषणा हो।

तसर्थ, आइची प्रान्तले नागरिकहरूलाई निम्न कार्यहरू गर्न अनुरोध गर्दछ।

अनुरोध अवधि: जनवरी १४ देखि ~~फेब्रुअरी ७~~ सम्म <~~२५~~ दिन>

~~मार्च~~  
फेब्रुअरी २८ ~~५३~~  
४६

- 1 कृपया अनावश्यक र महत्वहीन कार्यहरू गर्नबाट टाढा रहनुहोस्, र तपाईंको परिवारको साथ शान्तपूर्वक बिताउनुहोस् जबसम्म यो तपाईंको जीवनको लागि आवश्यक छैन। विशेष गरी, कृपया बेलुका ८ बजेपछि बाहिर ननिस्कनुहोस्।
- 2 कृपया सम्भव भएसम्म प्रिफेक्चरहरूमा हिंडनबाट जोगिनुहोस्। विशेष गरी, कृपया टोकियो वा ओसाका प्रान्तमा नजानुहोस् जहाँ आपतकालीन घोषणा जारी गरिएको छ।
- 3 कृपया सावधान रहनुहोस्। वृद्ध मानिस, अन्तर्निहित रोगहरू भएका, र गर्भवती महिलाहरू जो नयाँ कोरोनाभाइरसबाट गम्भीर रूपमा संक्रमित हुने खतरामा छन्। थप रूपमा, त्यस्ता व्यक्तिहरूले संक्रमणको उच्च जोखिमको साथ सुविधाहरू प्रयोग गर्नबाट अलग रहनु पर्छ।
- 4 तपाईं पनि संक्रमित नहुन र अन्य व्यक्तिहरूलाई संक्रमित हुन नदिनाकलागी कृपया संक्रमणबारे सावधान हुनुहोस्
  - ५ जना बढी व्यक्तिहरूको संख्यामा खान र पिउनबाट टाढा रहनुहोस्। जब तपाईं अन्य व्यक्तिहरूसँग खान गर्नुहुन्छ, कृपया यसलाई थोरै मानिसहरूसँग गर्नुहोस् जुन तपाईं सामान्य रूपमा बस्नुहुन्छ। छोटो समयमा वा कुराकानीको बखत मास्क लगाउनुहोस् साथै, संक्रमणबाट सावधान हुनुहोस्।
  - यदि रेस्टुरेन्ट जानु भएमा सकेसम्म तलको जस्तै स्टीकर पोष्ट गरिएको ठाउँमा जानुहोस्। जहाँ संक्रमण रोकथाम उपायहरू लागू गरिएको छ।



- जहाँ इयाल र ढोका बन्द छन् र बतास चल्यैन, जहाँ मानिसहरू भीड छन्, वा जहाँ तपाईं अरूसंगको दूरीनजिक हुने र बन्द गरिएका क्षेत्रमा नजानुहोस्। साथै, जब तपाईं बाहिर जानुहुन्छ, कृपया तपाईंको कार्यहरूलाई सकेसम्म छोटो समयमा गर्नुहोस्।
- संक्रमण को उच्च जोखिम [पाँच दृश्य]

([https://www.pref.aichi.jp/uploaded/life/318025\\_1233067\\_misc.pdf](https://www.pref.aichi.jp/uploaded/life/318025_1233067_misc.pdf) (जापानी) ) राम्रो रूपमा संक्रमण रोकनको लागि उपायहरू लिनुहोस्, जस्तै मास्क लगाउने र हात धुने।

- ट्याक्सी, बस र रेल जस्ता सार्वजनिक यातायातमा सँधै मास्क लगाउनुहोस्, र ठूलो स्वरले कुरा नगर्नुहोस्। रक्सी लिए पछि बोर्डिंग गर्दा विशेष ध्यान दिनुहोस्।
- कोठाको तापक्रम र नघटाउनुहोस् र कोठामा राम्रोसँग भेन्टिलेसन प्रदान गर्नुहोस्।
- यदि तपाईंलाई ज्वरो आएको छ भने, तपाईंको नजिकको अस्पताल वा स्वास्थ्य केन्द्रमा कल गर्नुहोस् र कहाँ जाने भनेर निर्देशनहरू सोध्नुहोस्।
- नयाँ कोरोनाभाइरस संक्रमणको लागि संक्रमण व्यक्तिलाई सम्पर्क गर्नु भएको बेला तपाईंलाई सूचित गर्ने "COCOA" एप प्रयोग गरेर तपाईंको आफ्नै संक्रमणको सम्भावना बारे सजग हुनुहोस् ।
- कार्यक्रममा भाग लिँदा, कृपया मास्क लगाउनुहोस् र अन्य व्यक्तिबाट टाढा राख्नुहोस्। साथै, ठूलो स्वरले कुरा गर्न र रक्सी पिउनबाट जोगिनुहोस्।

○ **आइची प्रान्तमा रेष्टुरेन्टहरू सञ्चालन गर्ने व्यवसायीहरूको लागि व्यवसाय घण्टा कम गाराउन अनुरोध गर्दैछौं।**

- आइची प्रिफेक्चरका सबै रेस्टुरेन्टहरू → कृपया व्यापार समय बेलुका ८ बजे सम्म खोल्नुहोस्।
- रक्सी सेवा गर्ने पसलहरू → कृपया राती ७ बजे सम्म मदिरा सेवा गर्नुहोस्।

व्यापार घण्टा घटाउने बारेमा थप जानकारीको लागि, कृपया तलको पृष्ठ हेर्नुहोस्।

<https://www.pref.aichi.jp/site/covid19-aichi/korona0114.html>